

# Pro

## Chapter 2

Nepali Interlinear

Reference: Nepali ERV

1  
: אָפּזאָג  
आफूसँग  
H0854  
אַפּזאָג  
सञ्चय-गछौं  
H6845  
אַמיר  
र-मेरा-आज्ञाहरू  
H4687  
אַמיר  
मेरा-वचनहरू  
H0561  
אַפּזאָג  
ग्रहण-गछौं  
H3947  
אַם  
यदि  
אַ  
हे-मेरो-छोरा

मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।

2  
: אָפּזאָג  
समझदारीप्रति  
H8394  
אַ  
तेरो-हृदय  
H5186  
אַ  
झुकाऊ  
H5186  
אַ  
तेरो-कान  
H0241  
אַ  
बुद्धिप्रति  
H2451  
אַ  
ध्यान-दिनलाई  
H7181

ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।

3  
: אָפּזאָג  
तेरो-स्वर  
H5414  
אַ  
दिन्छौ  
H8394  
אַ  
समझदारीलाई  
H8394  
אַ  
पुकार्छौं  
H7121  
אַ  
विवेकलाई  
H0998  
אַ  
यदि  
אַ  
किनकि

ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।

4  
: אָפּזאָג  
खोज्छौ-यसलाई  
H2664  
אַ  
र-गुप्त-धनजस्तै  
H4301  
אַ  
चाँदीजस्तै  
H3701  
אַ  
खोज्छौ-यसलाई  
H1245  
אַ  
यदि

चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।

5  
: אָפּזאָג  
भेट्नेछौ  
H4672  
אַ  
परमेश्वरको  
H0430  
אַ  
र-ज्ञान  
H1847  
אַ  
परमप्रभुको  
H3068  
אַ  
भय  
H3374  
אַ  
बुझ्नेछौ  
H0995  
אַ  
तब

यदि तिमिले यसो गर्थौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमिले जान्न सक्ने छौ। तिमिले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।

6  
: אָפּזאָג  
र-समझदारी  
H8394  
אַ  
ज्ञान  
H1847  
אַ  
उहाँको-मुखबाट  
H6310  
אַ  
बुद्धि  
H2451  
אַ  
दिनुहुन्छ  
H5414  
אַ  
परमप्रभुले  
H3068  
אַ  
किनकि

परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।

7  
: אָפּזאָג  
खराइमा  
H8537  
אַ  
खराइमा-हिँड्नेहरूको-लागि  
H1980  
אַ  
ढाल  
H4043  
אַ  
सफलता  
H8454  
אַ  
सिधाहरूको-लागि  
H3477  
אַ  
[सञ्चय-गर्नुहुन्छ]  
H6845  
אַ  
[सञ्चय-गर्नुहुन्छ]  
H6845

उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।

8  
: אָפּזאָג  
जोगाउनुहुन्छ  
H8104  
אַ  
[उहाँका-भक्तहरूको]  
H2623  
אַ  
[उहाँका-भक्तहरूको]  
H2623  
אַ  
र-बाटो  
H1870  
אַ  
न्यायका  
H4941  
אַ  
न्यायका-पथहरू  
H0734  
אַ  
रक्षा-गर्नलाई  
H5341

उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरु प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।

9  
: אָפּזאָג  
पथ  
H4570  
אַ  
असल  
H3605  
אַ  
हरेक  
H4339  
אַ  
र-न्याय  
H4941  
אַ  
धार्मिकता  
H6664  
אַ  
बुझ्नेछौ  
H0995  
אַ  
तब

यसर्थ परमप्रभुले तिमिहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमिहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।



צדיקים धर्मी-मानिसहरूका <a href="#">H6662</a>	וארחות र-धर्मी-मानिसहरूका-पथहरू <a href="#">H0734</a>	טובים असल-मानिसहरूका	בדרך असल-मानिसहरूको-बाटोमा <a href="#">H1870</a>	תלך हिँड <a href="#">H3212</a>	למען यसकारण <a href="#">H4616</a>	20
תשומר: पालन-गर <a href="#">H8104</a>						

ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।

בזה: त्यसमा <a href="#">H3498</a>	ינתרו बाँकी-रहनेछन् <a href="#">H3498</a>	ותמימים र-निष्कलङ्कहरू <a href="#">H8549</a>	ארץ देशमा <a href="#">H0776</a>	ישכנו बस्नेछन् <a href="#">H7931</a>	ישרים सोझाहरू <a href="#">H3477</a>	כי- किनकि	21
---	---	--	---------------------------------------	--	---	--------------	----

इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।

ב —	ממנב: त्यसबाट <a href="#">H5255</a>	יחול उन्मूलन-हुनेछन् <a href="#">H5255</a>	ובונדים र-विश्वासघातीहरू <a href="#">H0898</a>	יכרתו उखेलिनेछन् <a href="#">H3772</a>	מארץ देशबाट <a href="#">H0776</a>	ורשעים तर-दुष्टहरू <a href="#">H7563</a>	22
--------	---	--	--	--	---	--	----

तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।